



## पैयूँ गाउँपालिका

### स्थानीय राजपत्र

खण्ड : ४

संख्या: ५

मिति: २०७८/०७/१७

#### भाग-२

## पैयूँ गाउँपालिका

### पैयूँ गाउँपालिकाको साझेदारी कार्यक्रम संचालन तथा व्यवस्थापन कार्यविधि-२०७८

#### प्रस्तावना

आर्थिक सामाजिक सूचकका आधारमा कमजोर देखिएका घरपरिवार तथा व्यक्तिहरुको शिक्षा, स्वास्थ्य, रोजगारी, आयआर्जनको अवसर तथा सामाजिक संरक्षणका कार्यक्रममार्फत् जीवनस्तरमा सुधार गरी गरिवीनिवारण गर्ने उद्देश्यले र सरकारी वा गैरसरकारी संघ संस्थावनिजी क्षेत्र र नगरपालिकाबीच अल्पकालीन वा दीर्घकालीन योजनाहरु संचालन गर्न पैयूँ गाउँपालिकाले स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी स्थानीय सरकार संचालन ऐनको दफा २५ र २६ लाई कार्यान्वयन गर्न यो कार्यविधि तयार गरी लागू गरेको छ ।

#### परिच्छेद १

#### प्रारम्भिक

#### १. संक्षिप्तनाम र प्रारम्भ:

(क) यस कार्यविधिको नाम "पैयूँ गाउँपालिका साझेदारीमा कार्यक्रम संचालन तथा व्यवस्थापन कार्यविधि २०७८" रहेको छ ।

(ख) यो कार्य विधि तुरुन्त प्रारम्भ हुनेछ ।

#### २. परिभाषा: विषय वा प्रसङ्गले अन्य अर्थ नलागेमा यस कार्यविधिमा :

क) "कार्यविधि" भन्नाले पैयूँ गाउँपालिका साझेदारीमा कार्यक्रम संचालन तथा व्यवस्थापन कार्यविधि २०७८ लाई सम्झनु पर्छ ।

ख) "कार्यक्रम" भन्नाले साझेदारी कार्यक्रमलाई सम्झनु पर्छ ।

ग) "गाउँपालिका" भन्नाले पैयूँ गाउँपालिका कार्यपालिकाको कार्यालयलाई सम्झनु पर्छ ।

घ) "साझेदारी" भन्नाले स्थानीय तह, गैरसरकारी संघ संस्था, सामुदायिक संघसंस्था, दातृ निकाय, सहकारी, निजी क्षेत्र, उपभोक्ता समिति आदि समेतसँग संयुक्त लगानीमा गरिने साझेदारी काम वा योजनालाई सम्झनु पर्छ ।

ङ) "गैरसरकारी संस्था" भन्नाले राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थालाई सम्झनु पर्छ ।

च) "ऐन" भन्नाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ लाई सम्झनु पर्छ ।

३. उद्देश्य: यस कार्यक्रमको उद्देश्यहरु देहाय बमोजिम रहेका छन् :

- क) गैरसरकारी संघ संस्था, सहकारी, नीजिक्षेत्र, सामुदायिक संघ संस्थाहरु संग समन्वय र सहकार्य गर्ने ।
- ख) गाउँपालिकाले सञ्चालन गर्ने कार्यमा लागतन्यूनीकरण गरी स्रोत र साधनको अधिकतम उपयोग र प्रभावकारी सेवाप्रवाह गर्ने ।
- ग) वृहतपूर्वाधार र ठुला आयोजनाको लागि स्रोत सुनिश्चित र प्रभावकारी सञ्चालन गर्ने ।
- घ) असल अभ्यास र अनुभवहरुको आदानप्रदान गर्ने ।

### परिच्छेद २

४. साभेदारी कार्यक्रमका क्षेत्र: साभेदारीमा कार्यक्रम संचालन हुने क्षेत्र देहायअनुसार हुनेछन्:-

- क) शिक्षा
- ख) स्वास्थ्य
- ग) कृषि
- घ) पशु विकास
- ङ) भौतिक पूर्वाधार
- च) विपत् व्यवस्थापन तथा जलवायु परिवर्तन
- छ) खानेपानी तथा सरसफाई
- ज) रोजगारी तथा स्वरोजगार सृजना
- झ) सामाजिक संरक्षण,पुनःस्थापना र सचेतना
- ञ) वन तथा वातावरण संरक्षण
- ट) संस्थागत विकास तथा सुशासन
- ठ) सहकारी संस्थाहरुको सवलीकरण
- ड) स्थानीय उत्पादनको बजारीकरण

### परिच्छेद ३

#### कार्यक्रम संचालन प्रक्रिया तथा छनौटको मापदण्ड

५. कार्यक्रम सञ्चालन प्रक्रिया: कार्यक्रम सञ्चालन प्रक्रिया देहाय बमोजिम हुनेछन् :

- क)साभेदारी कार्यक्रमको लागि टोल र वस्ती स्तरबाट कार्यक्रम वा योजनाको छनौट गरी नगर सभाबाट स्वीकृत गर्नुपर्नेछ ।
- ख) साभेदारी कार्यक्रम अन्य स्थानीय तहहरूसँग मिलेर पनि संचालन गर्न सकिनेछ ।
- ग) साभेदारी कार्यक्रम सञ्चालन गर्न इच्छुक गैरसरकारी संघ संस्था / सरकारी / कम्पनीलाई लक्षित गरि अनुसूची १ बमोजिमको ढाँचामा ३० दिने सूचना प्रकाशन गर्नु पर्नेछ ।
- घ) प्रस्तावनाकहरुले अनुसूची २ बमोजिमको ढाँचामा निवेदन र सो अनुसारका कागजातहरु सहित अनुसूची ३ बमोजिमको ढाँचामा प्रस्तावना तयार गरी कार्यालयमा पेश गर्नु पर्नेछ ।
- ङ) साभेदारी गर्न चाहने स्थानीय तह, संघ,प्रदेश, गैरसरकारी संघसंस्था, सामुदायिक संघसंस्था,सहकारी, निजी क्षेत्र र उपभोक्ता समितिले कम्तीमा २० प्रतिशत साभेदारी गर्नु पर्नेछ ।
- च) साभेदारी कार्यक्रम नगरसभाको निर्णय बमोजिम सालबसाली वा बहुवर्षीय हुनेछ । तर कार्यक्रमको वार्षिक उपलब्धीको आधारमा अर्को वर्षको कार्यक्रम थप गर्ने वा नगर्ने निर्णय नगरसभाले गर्नेछ ।

छ) साभेदारी कार्यक्रमको लागि साभेदारहरुले अनिवार्य रूपमा आवश्यक बजेटको व्यवस्था गर्नुपर्नेछ ।  
ज) साभेदारी कार्यक्रम कार्यान्वयनको जिम्मेवारी कार्यक्रम व्यवस्थापन तथा अनुगमन समितिले तोके बमोजिम गर्नु पर्नेछ ।

**६. छनौटको मापदण्ड:** साभेदारी कार्यक्रमको प्रस्तावना छनौटका मापदण्ड देहाय बमोजिम हुनेछन्:-

क) साभेदारी कार्यक्रमको लागि प्रस्तावना पेश गर्ने संस्थाको दर्ता, नवीकरण, करचुक्ता, विगत तीन वर्षको लेखापरीक्षण प्रतिवेदन, कार्यानुभव पत्र, समाजकल्याण परिषदमा आवद्ध भएको पत्र (आवद्ध हुनु पर्नेहरुको हकमा), विधान (विधानहुनेको हकमा), नीतिनियमको प्रतिलिपि प्रस्तावना साथ पेश गरेको हुनु पर्नेछ ।

तर यस प्रावधानले स्थानीयतहहरुसँग उक्त कागजात नभएपनि साभेदारी कार्यक्रम सञ्चालन गर्न बाधा पुऱ्याएको मानिने छैन ।

ख) सम्बन्धित क्षेत्रमा कम्तीमा ३ वर्ष काम गरेको अनुभव हुनु पर्नेछ ।

ग) साभेदारीको लागि आवश्यक बजेटको स्रोत खुलाएको वाव्यवस्था गर्नसक्ने पर्याप्त आधार पेश गरेको हुनु पर्नेछ ।

घ) साभेदारी कार्यक्रम सञ्चालनको लागि लक्ष्य, उद्देश्य र लजिकलफ्रेमवर्कमा (Project Logical Frame work)लक्ष्य,उद्देश्य हासिल गर्न सक्ने स्पष्ट क्रियाकलाप र जनशक्ति सहितको प्रस्तावना पेश गरेको हुनु पर्नेछ ।

ङ) प्रचलित कानून बमोजिम कुनै कारवाहीमा नपरेको हुनुपर्ने ।

च) प्रस्तावना मूल्यांकनका अन्यआधारहरु **अनुसूची ४** अनुसार हुनेछ ।

## परिच्छेद ४

### कार्यक्रमव्यवस्थापन

**७. कार्यक्रम व्यवस्थापन :**साभेदारी कार्यक्रम संचालन, व्यवस्थापन, अनुगमन र सहजीकरणका लागि देहायबमोजिमको कार्यक्रम अनुगमन तथा समन्वयसमिति रहनेछ:-

क) पैयू गाउँपालिका अध्यक्ष -संयोजक

ख) पैयू गाउँपालिको उपाध्यक्ष- सदस्य

ग) गाउँ कार्यपालिकाले तोकेको १ जना महिला सहित २ जना कार्यपालिकाको सदस्य- सदस्य

घ) साभेदार संस्थाको प्रतिनिधि २ जना- सदस्य

ङ) योजना शाखा प्रमुख- सदस्य

च) सम्बन्धित विषयगत शाखा प्रमुख- सदस्य

छ) प्रमुख प्रशासकीय अधिकृत- सदस्य सचिव

**८. कार्यक्रम अनुगमन तथा समन्वय समितिको काम, कर्तव्य र अधिकार:** समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिमहुने छन् :

क) कार्यक्रम संचालनको विधि र रुपरेखा निर्धारण गर्ने ।

ख) कार्यक्रमको अनुगमन, मूल्यांकनर नियमित समीक्षा गर्ने ।

ग) कार्यक्रम मूल्यांकनको आधारमा चौमासिक भुक्तानीको लागि सिफारिस गर्ने ।

घ) कार्यक्रम संचालनको लागि आवश्यक व्यवस्थापकीय काम एवं समन्वय र सहजीकरण गर्ने ।

ङ) कार्यक्रमको कार्यान्वयन साभेदार वा तेश्रो पक्ष कसले गर्ने हो सोको निर्धारण गर्ने ।

च) साभेदारी कार्यक्रम संचालन सम्बन्धी अन्य आवश्यक निर्णयहरु गर्ने ।

९. **साभेदारी कार्यक्रमको छनौट:** कार्यक्रम छनौटका लागि पेश गरिएका प्रस्तावनाहरूको मूल्यांकन गरी छनौटको लागि सिफारिस गर्न देहाय बमोजिमको साभेदारी कार्यक्रम प्रस्तावना छनौट समिति गठन गरिनेछ

- क) प्रमुख प्रशासकीय अधिकृत- संयोजक
- ख) सम्बन्धित विषय वा शाखाको प्रमुख- सदस्य
- ग) लेखा शाखा प्रमुख- सदस्य
- घ) योजना शाखाको प्रमुख- सदस्य सचिव

१०. **प्रस्तावना छनौट समितिको कामकर्तव्य र अधिकार :** प्रस्तावना छनौट समितिले गाउँपालिकाको निर्धारित मापदण्डको आधारमा प्रस्तावना छनौट गरी कार्यपालिकामा पेश गर्नु पर्नेछ ।

#### परिच्छेद ५

#### सम्झौता, भुक्तानी, प्रतिवेदन, अनुगमन तथा मूल्यांकन

११. **सम्झौता:** साभेदारी कार्यक्रमको सम्झौता प्रस्तावना छनौट समितिको सिफारिसमा कार्यपालिकाको निर्णय बमोजिम १५ दिनभित्र प्रमुख प्रशासकीय अधिकृतले **अनुसूची ५** बमोजिमको ढाँचामा गर्नु पर्नेछ ।

१२. **भुक्तानी:** साभेदारी कार्यक्रमको भुक्तानी देहाय बमोजिम हुनेछ:

क) सम्झौता भए पश्चात् जम्मा वार्षिक बजेटलाई चौमासिक रुपमा ३ किस्तामा विभाजन गरी कार्यक्रम व्यवस्थापन तथा अनुगमन समितिको सिफारिसमा कार्यक्रम कार्यान्वयन गर्ने जिम्मेवारी पाएको संस्था वा कार्यालयको खातामा पेशकी स्वरुप जम्मा गर्नु पर्नेछ ।

ख) दफा १२ (क) बमोजिम प्राप्त पेशकी रकम तोकिएका क्रियाकलापहरू सम्पन्न भएपछि प्रगति प्रतिवेदन, बिल, भर्पाइका आधारमा फर्छ्यौट गरी आगामी चौमासिकको कार्ययोजनाका साथ कार्यक्रम कार्यान्वयन गर्ने जिम्मेवारी पाएको संस्था वा कार्यालयले पेशकी माग गरेमा कार्यक्रम व्यवस्थापन तथा अनुगमन समितिको सिफारिसमा उपलब्ध गराउँदै जानु पर्नेछ ।

१३. **प्रतिवेदन:** साभेदारी कार्यक्रमको प्रतिवेदन देहाय बमोजिमको ढाँचामा हुनेछ :

क) कार्यक्रमको प्रगति प्रतिवेदन **अनुसूची ६** बमोजिमको ढाँचामा पेश गर्नुपर्नेछ ।

ख) साभेदारी कार्यक्रमको प्रकृति र आवश्यकता अनुसार मासिक, चौमासिक र वार्षिक प्रगति प्रतिवेदन पेश गर्नु पर्नेछ ।

१४. **अनुगमन तथा मूल्यांकन:** साभेदारी कार्यक्रमको अनुगमन तथा मूल्यांकन देहाय बमोजिम हुनेछ:-

क) कार्यक्रम अनुगमन तथा समन्वय समितिले दफा ८(ख) बमोजिमले चौमासिक रुपमा अनुगमन तथा मूल्यांकन गर्नु पर्नेछ ।

ख) कार्यक्रमको अन्तिम भुक्तानी हुनु अघि गाउँपालिका स्तरीय अनुगमनत तथा मूल्यांकन समितिले साभेदारी कार्यक्रमको अनुगमन तथा मूल्यांकन गर्नेछ । सो समितिको सिफारिसमा अन्तिम भुक्तानी दिनु पर्नेछ ।

#### परिच्छेद ६

#### विविध

१५. **लेखापरीक्षण:** साभेदारी कार्यक्रमको लेखापरीक्षण आर्थिक वर्ष समाप्त भएपश्चात वा कार्यक्रम सम्पन्न भए पश्चात प्रचलित कानून बमोजिम गाउँपालिकाले गर्नु पर्नेछ ।

१६. **समन्वय:** साभेदारी कार्यक्रम व्यवस्थितरुपमा सञ्चालन गर्नको लागि सरोकारवाला नेपाल सरकारका निकाय, प्रदेश सरकारका निकाय र स्थानीय सरकारका निकायहरू बीच कार्यक्रम अनुगमन तथा समन्वय समितिले समन्वय गर्नु पर्नेछ ।

**१७. खर्चमा बन्देज:** साभेदार पक्षहरुले सम्भौतामा उल्लेखित शीर्षकहरुमा मात्र खर्च गर्नु पर्नेछ । एक शीर्षक बाट अर्कोमा रकमान्तरण गर्दा नगरपालिकाको पूर्व स्वीकृतिलिई मात्र गर्नु पर्नेछ ।

**१८. कसुर र सजाय:** क) साभेदारी कार्यक्रमको सम्भौतापश्चात योजना सम्पन्न नगरी छाड्न पाइने छैन । यदि बीचैमा छाडेमा छाड्ने पक्षले उक्तसमय सम्मको कार्य जिम्मेवारी र आर्थिक दायित्व बहन गर्नु पर्नेछ ।

ख) कार्यक्रमको सम्भौता बमोजिम काम नगरेमा, समयमा काम पुरा नगरेमा वा गुणस्तरहीन काम गरेमा बाँकी किस्ता रोक्का गरिने छ । यस्तो निर्णय गर्नुपूर्व सम्बन्धितपक्षलाई सफाई पेश गर्ने मौका प्रदान गर्नु पर्नेछ ।

**१९. पारदर्शिता:** साभेदारी कार्यक्रमको आम्दानी खर्च नियमित रुपमा सार्वजनिक गर्नुपर्नेछ । कार्यक्रम छनौट, अनुगमन तथा मूल्यांकन र कार्यान्वयन गर्दा जनसहभागितामूलक विधिको अवलम्बन गर्नु पर्नेछ ।

**२०. उत्तरदायित्व:** कार्यक्रम सञ्चालनको उत्तरदायित्व सबै साभेदारहरुले समान रुपमावहन गर्नु पर्नेछ ।

**२१. संशोधन तथा हेरफेर:** यस कार्यविधीको कार्यान्वयनलाई व्यवस्थित र प्रभावकारी बनाउन नगरपालिकाले आवश्यकता अनुसार संशोधन तथा हेरफेर गर्न सक्नेछ ।

**२२. बाधा अड्काउ फुकाउन र व्याख्या गर्न सक्ने:** नगरकार्यपालिकाले यस कार्यविधिमा थपघट, हेरफेर, संशोधन, व्याख्या वा बाधाअड्काउ फुकाउन सक्नेछ ।

**२३. प्रचलित कानुन लागु हुने:** साभेदारी कार्यक्रम कार्यान्वयनको सम्बन्धमा यस कार्यविधीमा व्यवस्था भएकोमा सोही बमोजिम र अन्य व्यवस्थाका सम्बन्धमा प्रचलित कानुन बमोजिम हुनेछ । यस सन्दर्भमा द्विविधा उत्पन्न भएमा वा अस्पष्टता भएमा गाउँपालिकाको व्याख्या अन्तिम हुनेछ ।

**अनुसूची १**  
पैयूँ गाउँपालिका  
गाउँ कार्यपालिकाको कार्यालय  
हुवास, पर्वत  
साभेदारीमा कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्तावना आह्वान सम्बन्धि सूचना  
संस्था छनौट प्रक्रिया

प्रथम पटक प्रकासित मिति:.....

.....  
.....  
.....  
.....

प्रस्तावना पेश गर्ने संस्थाको कार्य अनुभव निम्न अनुसार हुनुपर्नेछ ।

.....  
.....  
.....

**प्रस्ताव पत्रका साथ संलग्न गर्नुपर्ने कागजातहरू :**

- आधिकारिक निकायमा संस्था दर्ता तथा नविकरणको प्रतिलिपि १ प्रति ।
- आ.व...../.....को लेखा परीक्षणको प्रतिवेदन सहित २ वर्षको लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि १/१ प्रति ।
- स्थायी लेखा नम्बर..... र आ.व...../.....को करचुक्ता प्रमाण पत्र प्रतिलिपि १/१ प्रति वा करचुक्ता प्रमाण पत्र लिन बाँकी भएको संस्थाको हकमा सो प्रमाण पत्र पेश गर्न समयवाधि माग गरिएको सक्कल निवेदन १ प्रति ।
- परियोजनाको प्राविधिक प्रस्तावना र आर्थिक प्रस्तावना पालिकाको साभेदारी कार्यक्रम सञ्चालन तथा व्यवस्थापनकार्यविधि २०७८को अनुसूची १ बमोजिमको ढाँचामा अलग अलग खाम मा ि शलवन्दी गरिएको १/१ प्रति । परियोजनाको प्राविधिक तथा आर्थिक प्रस्तावनाको ढाँचा यस गाउँपालिकाको वेवसाइट [www.paiyunmun.gov.np](http://www.paiyunmun.gov.np) बाट डाउनलोड गरी वा गाउँपालिकाको कार्यालयबाट प्राप्त गर्न सकिने छ ।
- संयुक्त उपक्रममा प्रस्तावना पत्र पेश गर्ने संस्थाहरू विचको सम्बन्ध खुल्ने सम्झौता पत्रको सक्कल १ प्रति ।
- प्रस्तावना पेश गर्ने संस्थाको अख्तियार प्राप्त व्यक्तिको नागरिकताको प्रतिलिपि १ प्रति

## अनुसूची २

(दफा ५ को खण्ड (घ) सँग सम्बन्धित)

साभेदारीमा कार्यक्रम सञ्चालन गर्न इच्छुक गैरसरकारी संघ संस्था / सहकारी / कम्पनी / नीजि क्षेत्रका लागि आवेदन पत्रको ढाँचा

मिति:

.....

श्रीमान प्रमुख प्रशासकीय अधिकृत ज्यू,  
पैयूँ गाउँपालिका  
गाउँ कार्यपालिकाको कार्यालय  
हुवास, पर्वत

विषय:- प्राविधिक तथा आर्थिक प्रस्तावना पेश गरिएको सम्बन्धमा ।

महोदय,

उपरोक्त विषयमा पैयूँ गाउँपालिकाको आ.व..... को स्वीकृत कार्यक्रमअनुसार  
..... उद्देश्यकालागि“ ..... साभेदारी कार्यक्रम”कार्यान्वयन गर्न यस  
..... संस्थाले प्राविधिक तथा आर्थिक प्रस्तावनाना यसै निवेदन साथ सम्लग्न  
गरी पेश गरेको व्यहोरा जानकारीका लागि अनुरोध छ ।

निवेदक

## संलग्न कागजातहरु

क. प्राविधिक र आर्थिक प्रस्तावना

ख. सम्बन्धित संस्थाको कागजातहरु

१. जिल्ला प्रशासन कार्यालयमा संस्था दर्ता, नवीकरण प्रमाण पत्रको प्रतिलिपी १ प्रति
२. आ.व. .... को लेखापरिक्षणको प्रतिवेदन सहित दुई वर्षको लेखापरिक्षण प्रतिवेदन १/१ प्रति
३. स्थायी लेखानम्बर तथा आ.व..... को कर चुक्ताको प्रमाण पत्र १/१ प्रति
४. संस्थाको विधान, आर्थिक तथा प्रशासनिक नियमावली, पार्श्वचित्र र अनुभवपत्रहरु १/१ प्रति
५. लागत साभेदारीको लागि आवश्यक बजेटको स्रोत खुलाएको वा व्यवस्था गर्नसक्ने पर्याप्त आधार देखिने कागजात ।
६. संयुक्त उपक्रममा कार्य गर्ने संस्थाहरुको हकमा दुवै संस्थाबीचको कार्य जिम्मेवारी खुल्ने सम्झौता पत्रको सक्कल १ प्रति
७. प्रस्तावना पेश गर्ने संस्थाको अख्तियार प्राप्तव्यक्तिको नागरिकताको प्रतिलिपी १ प्रति
८. संस्थाकालो सूचीमा नपरेको स्वघोषणा पत्रको सक्कल १ प्रति

## अनुसूची ३

(दफा ५ को खण्ड (घ) सँग सम्बन्धित)

साभेदारीमा कार्यक्रम सञ्चालन गर्न इच्छुक गैरसरकारी संघ संस्था / सहकारी / कम्पनी / नीजि क्षेत्रका लागि प्रस्तावनाको ढाँचा

### भाग १: प्राविधिक प्रस्तावना

१. परियोजनाको नाम
२. पृष्ठभूमि (प्रस्तावनाको सारसंक्षेप, वर्तमान अवस्था, आवश्यकता र औचित्य)
३. प्रस्तावित कार्यक्षेत्र र लाभान्वित परिवार
४. परियोजनाको लक्ष्य र उद्देश्य
५. अपेक्षित उपलब्धी र प्रभाव (अल्पकालिन र दीर्घकालिन)
६. परियोजनाको कार्यान्वयन विधि
७. परियोजनाका क्रियाकलापहरु
८. परियोजनाको व्यवस्थापन
  - व्यवस्थापन संरचना
    - संस्थागत सहकार्य (अनुसूचीमा संस्थागत विवरण र कानुनी दस्तावेजहरु पनि राख्ने)
    - प्रमुख निवेदक र सहायक निवेदकको नाम (यदिभएमा) र जिम्मेवारी बाँडफाँड (करार सम्झौता र अख्तियारी दुवै पक्षको हस्ताक्षर सहित अनुसूचीमा राख्ने)
    - परियोजनाको जनशक्ति र व्यवस्थापन संरचनाको चित्र
  - मानवीय संसाधन परिचालन



- परियोजनाको समयावधि

९. प्रतिवेदन

१०. अनुगमन तथा मूल्यांकन

११. परियोजनाको पारदर्शिता

१२. परियोजनाको दिगोपना

१३. परियोजना हस्तान्तरण

१४. बजेट (कुल परियोजना लागतमा संस्थाको लगानी प्रतिशत र लगानीका शीर्षकहरु मात्र उल्लेख गर्ने)

## भाग २. आर्थिक प्रस्तावनाना

- परियोजना सञ्चालन खर्च (तलव, भत्ता तथा कर्मचारी सुविधा, कार्यालय सञ्चालन र व्यवस्थापन, सम्पत्ति खरिद, मसलन्द, आदि)
- कार्यक्रमखर्च (परियोजना क्रियाकलाप कार्यान्वयन खर्च)
- अन्य

### अनुसूची ४

(दफा ६ को खण्ड (ड) सँग सम्बन्धित)

साभेदारीमा कार्यक्रम सञ्चालन गर्न इच्छुक गैरसरकारी संघ संस्था / सहकारी / कम्पनी / नीजि क्षेत्रका प्रस्तावना छनौटका आधारहरु

#### १: संस्थागत क्षमता

- संस्थाको सम्बन्धित विषयगत क्षेत्रमा अनुभव
- कम्तिमा ३ वर्षको परियोजना कार्यान्वयनको अनुभव
- नेपाल सरकारको विभिन्न निकाय सँग साभेदारी कार्यमा अनुभव

#### २. प्राविधिक प्रस्तावना

- संयुक्त उपक्रममा प्रस्तावनाना पेश गर्ने प्रमुख र साभेदार संस्थाबीचको सहमतीपत्र
- सम्बन्धित विषयगत क्षेत्रका लागि आवश्यक दक्ष जनशक्तिको विवरण
- प्रस्तावित परियोजना कार्यान्वयन विधी र व्यवस्थापन
- परियोजनाको निरन्तरता र दिगोपना

#### ३: वित्तीय प्रस्तावना

- कम्तिमा २० प्रतिशत नगद लगानीको प्रतिबद्धता
- संस्थाको विगत २ वर्षको आर्थिक कारोवार
- परियोजनाको लागत र प्रभावकारिता

अनुसूची ५

(दफा ११सँग सम्बन्धित)

साभेदारी कार्यक्रम सम्भौताको ढाँचा

"..... साभेदारी कार्यक्रम"संचालनकालागि ..... गाउँपालिका र ..... संस्था विचको  
साभेदारी सम्भौता पत्र

१. परिचय:

२. कार्यक्रमको नाम :

३. सम्भौताअवधि :

४. कार्यक्षेत्र:

५. प्रथम पक्षको जिम्मेवारी :

६. दोस्रो पक्षको जिम्मेवारी :

७. बजेट र वित्तीय कार्य विधि :

७.१ परियोजनाको कुल बजेट :

७.१.१ परियोजनाको बजेटमा प्रथम र द्वितीय पक्षको लागत विवरण सम्बन्धमा:

७.१.२ बजेट रकमान्तर सम्बन्धमा :

७.१.३ परियोजनाको विस्तृत बजेट विवरण:

७.२ बजेट निकासी :

७.२.१ बैकखाता सम्बन्धमा:

७.२.२ पेशकी सम्बन्धमा:

७.२.३ वार्षिक बजेट विनियोजन र निकासी सम्बन्धमा:

७.२.४ अग्रिम कर सम्बन्धमा:

७.२.५ विल भरपाई सम्बन्धमा:

७.२.६ विल जारी सम्बन्धमा:

७.२.७ परियोजनाको आर्थिक प्रगति प्रतिवेदन सम्बन्धमा:

७.२.८ पेशकी तालिका विवरण:

७.२.९ स्थानीय साभेदार सम्बन्धमा:

७.२.१० विस्तृत कार्यक्रम बजेट सम्बन्धमा:

८. लेखा परीक्षण तथा प्रतिवेदन

९. अनुगमन तथा मूल्यांकन:

९.१ कार्यक्रम अनुगमन तथा समन्वय समितिले

८.२ गाउँपालिका स्तरीय अनुगमन तथा मूल्यांकन समितिले

१०. सम्भौताको खारेजी सम्बन्धिव्यवस्था

११. परियोजना हस्तान्तरण

१२. विविध

माथि उल्लेखित शर्तका अधिनमा रहि मिति..... मा दुवै पक्षद्वारा हस्ताक्षर गरियो

।

प्रथम पक्षको तर्फबाट

दोस्रो पक्षको तर्फबाट

.....

.....

.....

.....

साक्षिहरु:

**अनुसूची ६**  
(दफा १३ को खण्ड (क) सँग सम्बन्धित)  
**साभेदारी कार्यक्रमको प्रगति प्रतिवेदनको ढाँचा**

- कार्यक्रमको पृष्ठभूमी
- लक्ष्य र उद्देश्य
- कार्यक्षेत्र
- कार्यान्वयन प्रक्रिया
- सम्पन्न क्रियाकलाप
- उपलब्धी (भौतिक तथा वित्तीय)
- सुधारात्मक पक्ष र सिकाइ
- समस्यातथा सवालहरु
- आगामी गतिविधि(संक्षिप्त कार्ययोजना सहित)
- निष्कर्ष

आज्ञाले,  
केशव लामिछाने  
प्रमुख प्रशासकीय अधिकृत